



दैनिक विपद् बुलेटिन

२२ असार बिहान १०:०० बजेदेखि २३ असार बिहान १०:०० बजे सम्म

नेपालमा आज पनि पहिरोका घटना नै बढी छन् । देशका विभिन्न ७ स्थानमा पहिरो गएका छन् । ४ स्थानमा आगलागी भएका छन् । ३ स्थानमा सर्पदंशका घटना घटेका छन् । सुनसरीको बर्जु गाउँपालिकामा सर्पले टोकदा एक जनाको मृत्यु भएको छ भने दाङको तुलसीपुर र कञ्चनपुरको भिमदत्त नगरपालिकामा सर्पको टोकाइबाट २ जना घाइते भएका छन् । विभिन्न स्थानमा अविरल वर्षाका कारण बाटो अवरुद्ध भएका छन् ।

मृत्यु संख्या	हराएको	घटना संख्या	घाइते	अनुमानित क्षति रु.	सडक अवरोध	चौपाया क्षति
१	०	१९	४	७७५०००	६	२

घटना सारांश...

- मुलुकभर गएको २४ घण्टामा विपद्का १९ वटा घटनाहरु भएका छन् ।
- सुनसरीको बर्जु गाउँपालिका वडा नं.६ मा एक बालक बिषालु सर्पले टोकी घाइते भएकोमा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको छ ।
- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना घर नजिकै खेतमा काम गर्ने क्रममा एक व्यक्ति शर्पदंशबाट घाइते भएको छ ।
- कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुरमा कोठामा सुतीरहेको अवस्थामा एकव्यक्ति शर्पदंशबाट घाइते भएको छ ।
- संखुवासभाको सिलिचोड गाउँपालिका वडा नं.३ खानिगाउँमा आफ्नै घरमा बसीरहेको अवस्थामा २ जना व्यक्ति चट्याङ लागी घाइते भएका छन् ।
- गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं.६ मा अविरल वर्षाका कारण धन्सार भत्किदा एउटा गोरु मरेको छ ।
- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिलस्थित एक होटलको कोठामा बिधुतको तार सर्त भई अचानक आगलागी हुँदा अन्दाजी रु .५ लाख बराबरको क्षति भएको छ ।
- रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १० खोलागाँउमा पहिरोले एक गोठ भत्कदा एउटा भैसी मरेको छ । यस्तै चौरजहारी नगरपालिका वडा नं. १४ साकटामा रहेको स्वास्थ्य चौकी माथिबाट आएको पहिरोका कारण पुरिएको छ भने सोही नगरपालिका वडा नं. ७ मेलेनाउली जारी खोलामा आएको बाढीले निर्माणधिन पक्की पुल ढलान गर्न भनि सरिया बिच्छ्याएकोमा ३० मिटर पुल बगाएको र खोलाको आसपासमा रहेको अन्दाजी ३० बिगाह खेत बारीमा समेत क्षति पुर्याएको छ ।

घटना सारांश...

- मोरङको सुनबर्शी नगरपालिका वडा नं. ५ टकुवाका एक व्यक्तिको घरमा विजुली सर्ट भई आगलागी हुँदा २ लाख रुपैया बराबरको क्षति भएको ।
- काठमाण्डौ महानगरपालिका वडा नं. १३ छाउनी रोडस्थित एक पसलको फ्रिजमा करेन्ट सर्ट भई आगलागी हुँदा ७५ हजार रुपैया बराबरको क्षति भएको छ ।
- अछामको साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट स्थित त्रिपुरासुन्दरी मन्दिर अबिरल वर्षाका कारण पुर्ण रुपमा भत्किई क्षति भई उक्त मन्दिरमा रहेका मुर्ति तथा अन्य पुजापाठका सामग्रीहरु समेत पुरिएको छ ।
- कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित बसपार्कमा पार्किङ गरी राखेको एउटा बसमा एक्कासी आगलागी हुँदा बसको ईन्जिनमा क्षति पुगेको छ ।

सडक अवरोध


- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ जुरिखेतस्थित हेटौँडा कुलेखानी काठमाण्डौ सडकमा वर्षाको कारण माथिबाट पहिरो आई बाटो अवरोध भएको छ ।
- दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ६ बुस्तिमा माथिबाट पहिरो आई तामाकोसी जिरी सडक अवरोध भएको छ ।
- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ भैसेंस्थित अरनिको राजमार्गमा अबिरल परेको वर्षाको कारण माथिबाट लेदो माटो, दुङ्गा आई बाटो पूर्णरूपमा अवरोध भएको छ ।
- लमजुङको वेसिशहर मनाङ सडक खण्ड अन्तर्गत मस्युङ्दी गाउँपालिका वडा नं ९ गोपालडाँडामा पहिरो आई बाटो पुर्ण रुपमा बन्द भएको छ ।
- म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं २ र ३ को विभिन्न स्थानमा पहिरो गई बेनी जोमसोम सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।
- पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्णरूपमा अवरोध भएको छ ।

प्रतिकार्य

- सुरक्षा निकायको टोलीले सर्पदंश, चट्याङ्ग र आगलागीका घाईतेलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा पुर्याउनुका साथै पहिरोका कारण अवरुद्ध बनेको बाटो स्थानीयको सहयोगमा खोल्ने प्रयास भइरहेको छ ।

वर्षाको सारांशः

आज मिति २०७७/०३/२३ गते विहान ०८:४५ बजे १२४ वटा वर्षा मापन केन्द्रहरू (मानव संचालित: ४३ र स्वचालित: ८१) मा मापन गरिएको वर्षाको विवरण अनुसार १०६ वटा केन्द्रहरूमा वर्षा भएको छ (चित्र १)। उक्त केन्द्रहरू मध्ये सबै भन्दा बढि वर्षा (९०.४ मि. मी.) दैलेख जिल्लाको दैलेख केन्द्रमा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरू मध्ये १३ वटा केन्द्रमा ५० मि. मी. भन्दा बढि, ४७ वटा केन्द्रमा २५ मि. मी. भन्दा बढि र ७४ वटा केन्द्रमा १० मि. मी. भन्दा बढि वर्षा मापन भएको छ।



चित्र १: दैनिक वर्षा (छायांकित रंग) तथा केन्द्रको अवस्थिति (गोलाकार संकेत)

जलवायु सम्बन्धी थप जानकारीको लागि www.dhm.gov.np/climate/ मा हेर्नुहोस।

आगामी असार २५ गते देखि देशैभरका नदीको बहाव बढ्ने र असार २६ -२९ गते सम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदी लगायत प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्राय सबै नदीमा बहावले सतर्कता तह पार गरी केहीमा खतरा आसपास पुग्ने संभावना रहेकाले संभावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन अनुरोध छ ।

स्रोत: जल तथा मौसम विज्ञान विभाग

बाढी पूर्वानुमान

असार २३ (मंगलबार)

- आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो हुने तर सबैमा बहाव सतर्कता भन्दा तलै हुने ।
- आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्दो हुने र बहाव सतर्कता भन्दा तलै हुने संभावना । आज बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, मछेली, कान्द्रा लगायत नदीका केहि स-साना सहायक नदीमा बहाव बढ्दो हुने, केहिमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने ।
- आज ईलाम, झापा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक, काठमाण्डौ उपत्यका, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रूकुम, प्यूठान, दाङ, बाँके, जाजरकोट, दैलेख, बझाङ, बाजुरा, अछाम, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, डडेल्धुरा, डोटी, र आसपास जिल्ला भई बहने केहि साना नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई आसपासका केहि स-साना खोलाहरुमा बहाव बढ्ने तथा केहिमा सतर्कता पुग्न सक्ने ।

थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेभसाइट: <http://hydrology.gov.np/>